



कालिञ्चोक गाउँपालिका
Kalinchok Rural Municipality
गाउँ कार्यपालिकाको कार्यालय
Office of the Rural Municipal Executive

सुनखानी, दोलखा
Sunkhani, Dolakha
बागमती प्रदेश, नेपाल
Bagmati, Province, Nepal

पत्र संख्या: २०८०/८९

चलानी नं.

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

(प्रथम पटक प्रकाशित सूचना मिति: २०८०/१०/१८)


प्रस्तुत विषयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रमको लागि अति विपन्न पछाडि पारिएका समुदायको जिविकोपार्जन सुधार तथा स्वरोजगार कार्यक्रम संचालनको लागि दर्ता भएका समुह/संस्थाहरुले जिविकोपार्जन सुधार कार्यक्रमको लागि कृषि तथा पशु पालन क्षेत्र, पर्यटन क्षेत्र गैर कृषि क्षेत्रमा काम गर्ने गरी अनुसूचि-२ बमोजिमको ढाँचामा प्रस्तावना तयार पारि निम्न विवरणहरु खुलाई सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस कालिञ्चोक गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा प्रस्तावना पेश गर्न सो सूचना गरिएको छ। रितपूर्वक समय भित्र पेश हुन नआएका प्रस्ताव उपर कुनै कारवाही हुने छैन।

संचालन गर्ने कार्यक्रम:

क्र.सं.	कार्यक्रम	कैफियत
१.	लक्षित समूहलाई सिप तथा व्यवसायिक तालिम, जिविकोपार्जन कार्यक्रम	

प्रस्तावमा संलग्न हुन पर्ने विवरणहरु:

१. संस्थाको विधान, परिचय, उद्देश्य, कार्यसञ्चालन प्रक्रिया, भौतिक तथा वित्तीय स्रोत सम्बन्धी विवरण,
२. प्रस्तावित व्यवसायको अवधारणापत्र, व्यवसायिक क्षेत्र, तालिम अवधि र स्रोत परिचालन सहितको व्यावसायिक योजनाको विवरण,
३. प्रचलित कानून बमोजिम दर्ता तथा नविकरण भएरको प्रमाणपत्रको प्रतिलिपि,
४. अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
५. अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन,
६. प्रस्तावित कार्यक्रममा संस्थाको योगदानको अंश, अन्य निकायबाट प्राप्त हुने सम्भाव्य सहयोग वा साझेदारीको स्रोत सहितको यथार्थ विवरण,
७. कालोसूचीमा नपरेको र प्रचलित कानून बमोजिम अयोग्य नरहेको स्व:घोषणा,
८. प्रस्ताव दर्ता गर्दा संस्थाले विपन्न र एकल महिलाको आर्थिक उत्थान तथा सशक्तिकरण हुने गरी व्यावसायिक सम्भाव्यता समेत उल्लेख गरी सोको कार्यान्वयन कार्ययोजना सहितको प्रस्ताव पेश गर्नुपर्ने।


(नवराज ओली)

प्रमुख प्रशासकीय अधिकृत
नवराज ओली
प्रमुख प्रशासकीय अधिकृत

अनुसूची -२
(दफा १० को उपदफा (१) सँग सम्बन्धित)
प्रस्तावको ढाँचा

१. प्रस्तावदाता संस्थाको विवरण

- (क) संस्थाको नाम:.....
 (ख) ठेगाना:.....
 (ग) प्रदेश:.....
 (घ) जिल्ला:.....
 (ङ) न.पा/गा.पा:.....
 (च) गाँउ/टोल:.....
 (छ) सम्पर्क व्यक्ति:.....
 (ज) सम्पर्क नम्बर:.....

२. संस्था दर्ता भएको निकाय नम्बर मिति तथा जिल्ला:

३. संस्थाको सदस्य सहभागिताको अवस्था

वर्गीकरण	सहभागिता					
	साधारण सदस्यता		सञ्चालक समितिमा		कार्यक्रमबाट प्रत्यक्षतः लाभान्वित हुने	
	संख्या	प्रतिशत	संख्या	प्रतिशत	संख्या	प्रतिशत
महिला						
अपाङ्गता भएका व्यक्ति						
दलित समुदाय						
पिछडिएका अल्पसङ्ख्यक/ जनजाति						
अन्य						
जम्मा						

नोट: संस्थामा आवद्ध महिला मध्ये अपाङ्गता भएका महिला र एकलको संख्या कति कति छ खुलाउनु पर्नेछ।

४. सञ्चालक समितिका पदाधिकारीहरूको विवरण

क्र. स.	नाम	ठेगाना	सम्पर्क नम्बर	योग्यता

५. संस्थाको कार्य प्रकृति

-
 (क) सञ्चालक समितिको बैठक नियमित रूपमा बसेको/नबसेको
 (ख) गत आ.व. को जम्मा बैठक संख्या
 (ग) मिति.....
 (घ) वार्षिक साधारण सभा नियमितता छ छैन
 (ङ) नियमित साधारण सभा बसेको मिति
 (च) नियमित मितिभन्दा पछि बसेको मिति
 (छ) लेखा परीक्षण नियमित छ छैन
 (ज) अन्तिम लेखा परीक्षण भएको मिति



(झ) कार्यसञ्चालन नियमावली छ छैन

६. प्रस्तावित कार्यक्रमको विवरण

(क) प्रस्तावित कार्यक्रमको नाम:

(ख) प्रस्तावित कार्यक्रम सञ्चालन स्थल:

(ग) कार्यक्रम प्रारम्भ हुने मिति:

कार्यक्रम सम्पन्न हुने मिति:

(घ) क्षेत्र: कृषि तथा पशुपालन: पर्यटन, गैरकृषि

(ङ) प्रस्तावित कार्यक्रमको अवधारणा

(च) प्रस्तावित कार्यक्रमको औचित्य

(छ) प्रस्तावित कार्यक्रमको उद्देश्य:

(ज) कार्यक्रम सञ्चालन विधि

- सैद्धान्तिक
- प्रयोगात्मक

(झ) प्रस्तावित कार्यक्रमको कुल लागत रु .

- जीविकोपार्जन कार्यक्रमबाट माग गरिएको अनुदान रु
- संस्थाको स्रोत: नगद वस्तुगत

(ञ) प्रस्तावित कार्यक्रमको कार्ययोजना

सि.नं.	क्रियाकलाप	समयावधि	विधि/प्रकृया	स्थान	कैफियत

७. प्रस्तावित व्यवसायको प्रकृति

८. व्यवसाय छनौट विधि

९. प्रस्तावित कार्यक्रमबाट लाभान्वित लक्षित महिलाको सहभागिता

१०. प्रस्तावित व्यवसायको बजारसंगको पहुँच

११. संस्थाको सम्बन्धित कामको अनुभव/अवधि/समय

१२. स्थानीय स्रोत साधन परिचालनको अवस्था

१३. नेपाल सरकारको अन्य निकायबाट वित्तीय सहयोग प्राप्त गरेको वा नगरेको

१४. व्यवसाय क्षेत्रमा नवप्रवर्तन हुने/नहुने:

अध्यक्षको हस्ताक्षर

नाम, थर

संस्थाको नाम, ठेगाना

संस्थाको छाप

सम्पर्क नं.